



रिब्दीकोट गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय



पत्र संख्या : ०८२ ०८३
चलानी न : १३११

खस्यौली, पाल्पा
लुम्बिनी प्रदेश, नेपाल

☎ 9857078307, 9760870079
✉ info@ribdikotmun.gov.np
🌐 www.ribdikotmun.gov.np



मिति: २०८३।०१।२८

श्री वडा कार्यालय (सबै) ।
श्री स्वास्थ्य संस्था (सबै) ।
श्री विध्यालय (सबै) ।
रिब्दीकोट गाँउपालिका, पाल्पा

विषय :-राष्ट्रिय सरसफाई सप्ताह संचालन सम्बन्धमा ।

प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. ४३६२, मिति २०८३।०१।२५ को प्राप्त पत्रानुसार सम्पूर्ण सरकारी निकाय तथा शैक्षिक संस्थाहरुमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्ने, सरसफाई सम्बन्धी आचरण विकास गर्ने र न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्य राखी मिति २०८३ वैशाख २८ गते देखि जेठ १ गतेसम्म "सरसफाई सप्ताह" अभियानका रुपमा संचालन गरी प्रतिवेदन पेश गर्नुहुन अनुरोध छ ।


संलग्न कागजात:

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. ४३६२ को मिति २०८३।०१।२५ को पत्र ।
२. सरसफाई सप्ताह संचालन सम्बन्धी मार्गदर्शन, २०८३ को प्रतिलिपी ।

सुरेश भुसाल

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत



मध्य प्रदेश सरकार

सं. ११८६/२०२३

दिनांक २०/०९/२०२३

श्री मन्त्रालय, आयोग/सचिवालय (सर्वे)
श्री मध्य मन्त्री तथा मन्त्रपरिषद्को कार्यालय (सर्वे)
श्री स्थानीय तह (सर्वे)।

रिडीकोड माउण्टिंग
बर्ता नं. : ११८६
मिति २०/०९/२३

विषय: राष्ट्रीय सरसफाई मिशन, सफाई अभियान

विषय: राष्ट्रीय सरसफाई मिशन, सफाई अभियान।
महोदय, सरसफाई मिशन के अंतर्गत सफाई अभियान का अंतिम चरण शुरू करने के लिए, मध्य प्रदेश सरकार द्वारा निर्देशित किया गया है कि सभी सरसफाई मिशन के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
इस संदर्भ में, आपको निम्नलिखित कार्यवाही करने के लिए निर्देशित किया जाता है:
१. राष्ट्रीय सरसफाई मिशन के अंतर्गत सफाई अभियान को तुरंत शुरू किया जाए।
२. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
३. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
४. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
५. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
६. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
७. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
८. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
९. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।
१०. सफाई अभियान के अंतर्गत कार्यवाही को तुरंत शुरू किया जाए।

श्री स्वास्थ्य शाखा / शाखा प्रमुख श्री सुप्रिन्टी,
देहाय तमोजिम गर्ते ।

(सुपरी ब्रिगाद)
शाखा अधिकृत

- ① आर्जेंटिव कार्यन्वयन हुनेगरी सर्व वडा, स्वा. रूस्था ३ विद्यालयलाई जानकारी गराउन पत्राचार गर्ने ।
- ② रूतगत मार्गदर्शनको उपर ~~हस्तक्षेप~~ आर्जेंटिव स्ट्रैटेजीको दलपल कार्यक्रम आयोजना गरी कार्यन्वयनको चरणमा जोत्ने ।
- ③ समग्र कार्यक्रमको फोकल पर्यन्तको रूपमा काम गरी सप्ताहबन्तमा प्रतिवेदन दिने ।

०९/२३

"सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३"

१. पृष्ठभूमि

सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाई व्यवस्थापन आवश्यक हुन्छ। नियमित सरसफाई, फोहोर व्यवस्थापन तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरूको प्रभावकारी कार्यान्वयन नहुँदा सेवा प्रवाहमा अवरोध आउनुका साथै मेवाग्राही तथा कर्मचारीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहन्छ। तसर्थ सबै सरकारी निकायमा एकरूप, व्यवस्थित र प्रभावकारी सरसफाई प्रणाली स्थापना तथा कार्यान्वयन गर्न आवश्यक भएकोले यो मार्गदर्शन तयार गरिएको हो।

२. उद्देश्य

यस सप्ताहव्यापी सरसफाई कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य देहाय बमोजिम हुनेछ।

- सम्पूर्ण सरकारी निकाय तथा शैक्षिक संस्थाहरूमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्नु।
- सरसफाई सम्बन्धी आचरण विकास गर्नु।
- न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नु।

३. समयबधि

यो कार्यक्रम मिति २०८३ वैशाख २८ गते देखि जेठ १ गते सम्म अभियानका रूपमा सञ्चालन गर्ने र सो पश्चात निरन्तर सरसफाई गर्ने।

४. अभियानले समेट्ने निकाय

- नेपाल सरकार अन्तर्गतका सबै निकायहरू,
- सबै प्रादेशिक कार्यालयहरू,
- सबै स्थानीय तहहरू,
- सबै सार्वजनिक शैक्षिक संस्थाहरू,
- सार्वजनिक स्थानहरू।

५. मापदण्ड सूचक

सम्पूर्ण सरकारी निकायहरूले सरसफाई सप्ताहको अन्त्यमा देहाय बमोजिमका सूचक हासिल भएको हुनेछ।

क. कार्यालय सरसफाई मापन सूचक

- सरकारी सूचना बोर्ड, नागरिक वडापत्र तथा संकेतचिन्हहरू स्पष्ट, अद्यावधिक र व्यवस्थित हुने।
- आन्तरिक श्रोत तथा निजी क्षेत्रसंग समन्वयबाट CSR मार्फत न्यूनतम खर्चमा फोहोर, चर्किएको वा उप्पिएको भित्ताहरू समयमै मर्मत गरी आवश्यक रंगरोगन गरिएको हुने।
- मुख्य सेवा क्षेत्र, प्रतीक्षालय तथा प्रवेशद्वार आकर्षक, सफा र व्यवस्थित हुने।
- प्रत्येक कार्यकक्ष, सेवाग्राही कक्ष तथा बैठक कक्ष धुलोरहित, व्यवस्थित र स्वच्छ वातावरणयुक्त हुने।
- सेवाग्राहीका लागि पर्याप्त वस्ने व्यवस्था तथा सफा खानेपानीको उपलब्धता सुनिश्चित गरिएको हुने।
- कार्यालय तथा शैक्षिक संस्थाको परिसर सफा गरिएको हुने।

ख. शौचालय तथा स्वच्छता मापन सूचक

- सबै शौचालयहरूलाई दुर्गन्धरहित, सफा, सुरक्षित र प्रयोगमा सहज हुने।
- स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था हुने।
- हात धुने स्थानमा अनिवार्य रूपमा साबुनको उचित व्यवस्था गरिएको हुने।
- शौचालय महिलामैत्री र सम्भव भएसम्म अपाङ्गतामैत्री हुने।
- प्रयोग भएका सेनेटरी प्याडको सुरक्षित विसर्जन (डिस्पोजल) को व्यवस्था हुने।
- दैनिक सरसफाई अभिलेख (Cleaning Log) राखिएको हुने।

ग. क्यान्टिन तथा भान्साघर स्वच्छता सूचक

- सफा र स्वच्छ खाद्यान्न सुनिश्चित हुने।
- स्वच्छ, सफा पिउने पानीको उपलब्धता हुने।
- खाना बनाउने स्थान, भाँडाकुँडा सरसफाई गर्ने स्थान पूर्ण रूपमा सफा हुने तथा क्यान्टिन/भान्साघरमा काम गर्ने व्यक्तिहरूको व्यक्तिगत स्वच्छता कायम भएको हुने।
- क्यान्टिनको फोहोरमैला छिटोछरितो रूपमा अन्तिम व्यवस्थापन भएको हुने।

घ. फोहोर व्यवस्थापन मापन सूचक

- जैविक र अजैविक फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनको उपलब्धता सुनिश्चित हुने।
- पुराना तथा काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिएको हुने।
- खुला रूपमा फोहोर थुपार्ने र जलाउने कार्यलाई निषेध गरिएको हुने।
- फोहोर फाल्ने निश्चित स्थान तथा सुरक्षित रूपमा संकलन तथा अन्तिम व्यवस्थापनको व्यवस्था हुने।

ड. सार्वजनिक क्षेत्र सरसफाई सूचक

- सरकारी कार्यालय वरिपरिको क्षेत्र सफा, व्यवस्थित र फोहोरमुक्त हुने।
- नाली, ढल तथा पानी निकास क्षेत्र नियमित रूपमा सफा गरी अवरोधरहित अवस्थामा राखिएको हुने।
- पार्किङ स्थल, खुला क्षेत्र तथा सार्वजनिक प्रयोगका स्थानहरू सफा, सुरक्षित र व्यवस्थित हुने।
- अव्यवस्थित रूपमा राखिएका तार, ब्यानर, पोस्टर तथा प्रचार सामग्री हटाई वातावरण व्यवस्थित बनाइएको हुने।
- हरियाली क्षेत्र तथा वृक्षारोपणको उचित संरक्षण र सरसफाई गरिएको हुने।
- कार्यालय क्षेत्रमा सरसफाई सम्बन्धी सूचना, चेतनामूलक सन्देश तथा संकेत बोर्ड राखिएको हुने।

च. सेवाग्राही अनुभव मापन सूचक

- सेवाग्राहीले कार्यालय प्रवेश गर्दा सुरक्षित र व्यवस्थित वातावरणको अनुभूति हुने।
- सेवाग्राही सहायता तथा जानकारीका लागि कर्मचारीसहितको हेल्प डेस्कको व्यवस्था गरिएको हुने।
- सूचना प्रणाली अद्यावधिक र पूर्ण रूपमा सञ्चालन गरिएको हुने।
- कर्मचारीको कार्यस्थल व्यवस्थित, सफा र सुचारु रूपमा सञ्चालन हुने अवस्थामा रहेको हुने।

छ. संस्थागत दिगोपना मापन सूचक

- प्रत्येक हप्ताका लागि सरसफाई कार्यतालिका तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन हुने।
- सरसफाई व्यवस्थापनका लागि जिम्मेवार सम्पर्क व्यक्ति (Focal Person) तोकिएको हुने।
- सरसफाईको अवस्था मूल्यांकन गर्न मासिक स्व-मूल्यांकन प्रणाली लागू हुने।
- सरसफाई तथा स्वच्छताको नियमित अनुगमन तथा मूल्याङ्कन हुने।
- आवश्यक सामग्री (डस्टविन, झाडु, सावुन आदि) को नियमित आपूर्ति सुनिश्चित हुने।
- सरसफाईमा देखिएका कमजोरी सुधार गर्न सुधारात्मक कार्ययोजना (Corrective Action Plan) लागू हुने।

अ शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई सूचक

- स्थानीय तहले मानदण्डका शैक्षिक संस्थाका लागि सरसफाई कार्ययोजना बनाई कार्यान्वयन गरेको हुने।
- स्थानीय तहले आफ्नो क्षेत्रका युवा क्लब, महिला समूहलगायत समुदायमा आधारित संघसंस्थाको सहभागितामा सार्वजनिक स्थल(मट, मन्दिर, चैन्य, गुम्बा, मस्जिद, चर्च पार्क, खेल मैदान आदि) को सरसफाई गर्ने, जनचेतामूलक सामग्री टाँस गर्ने तथा सार्वजनिक स्थलमा फोहोर सकलनका लागि डस्टबिनहरूको व्यवस्था गरिएको हुने।
- स्थानीय तहले समुदायस्तरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको हुने।

६. अनुगमन तथा नियमन

उल्लिखित सूचकहरूको अनुगमन, नियमन तथा समीक्षा सम्बन्धित निकायका प्रमुखले गर्ने र हरेक निकायले नियमित रूपमा सरसफाई गर्ने तथा गोको अभियन्त्र गर्नु।